



लोक सेवा आयोग सुर्खेत कार्यालय



वीरेन्द्रनगर, सुर्खेत

सूचना नं. :- १२७/०७८-७९, मिति: २०७९/०३/०९

परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेतले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको वि.नं. १०८/२०७८/०७९ (खुला/समावेशी), प्रशासन सेवा, प्रशासन समूह, चौथो तह, सहायक(नगद) पदको लागि आवेदन दिएका उम्मेदवारहरूको **पूर्वयोग्यता** प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको दोस्रो चरणको परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:-

क्र.स.	विज्ञापन नं.	पद, सेवा, समूह, तह	विषय / समय अवधि	मिति	समय
१	१०८/२०७८/०७९	सहायक(नगद), प्रशासन, प्रशासन, चौथो	प्रथम पत्र (३ घण्टा)	२०७९/०३/२६	दिनको २:००बजे
२	(खुला/समावेशी)		द्वितीय पत्र (३ घण्टा)	२०७९/०३/२७	दिनको २:००बजे

परीक्षा केन्द्र:-

क्र.स.	रोल नम्बर	परीक्षा केन्द्र	उम्मेदवार संख्या
१	६१०८००१४ देखि ६१०८०६९८ सम्म	श्री लोक सेवा आयोग सुर्खेत कार्यालय (परीक्षा भवन), परीक्षा केन्द्र - क ।	२००
२	६१०८०७०७ देखि ६१०८१३५६ सम्म	श्री लोक सेवा आयोग सुर्खेत कार्यालय (परीक्षा भवन), परीक्षा केन्द्र - ख ।	१६६

द्रष्टव्य :- (परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नु पर्ने विषयहरू)

१. प्रवेशपत्र बिना परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनु भन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नुपर्नेछ । प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले सम्बन्धित कार्यालयबाट अनिवार्य रूपमा परीक्षा संचालन हुनु भन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ ।
२. परीक्षा दिन आँउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै पनि परिचय-पत्र सहित उपस्थित हुनुहोला अन्यथा परीक्षामा सम्मिलित गराइने छैन ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरूपमा पालना गर्नु पर्नेछ ।
४. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
५. परीक्षामा कालो मसी भएको कलम/ डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।
६. उम्मेदवारले अनिवार्य रूपमा मास्क लगाई परीक्षा केन्द्रमा प्रवेश गर्नु पर्नेछ साथै आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी स्वयंले लिई आउनु पर्नेछ ।
७. परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा एक आपसमा भौतिक दुरी कायम गर्नु पर्नेछ ।
८. परीक्षार्थीहरूले समूहमा भेला हुने जस्ता कार्यहरू गर्न पाइने छैन ।
९. परीक्षा हल र शौचालयमा परीक्षार्थीहरूले अवाञ्छित वा अनुशासनहिन क्रियाकलाप गर्न पाउने छैन ।

(खगेन्द्र बुढाक्षेत्री)
नायव सुब्बा

(भरत खनाल)
शाखा अधिकृत

(पूर्णमान श्रेष्ठ)
उपसचिव